



## नेपाल धितोपत्र बोर्ड

जावलाखेल, ललितपुर ।

केन्द्रीकृत ग्राहक पहिचान विवरण (केवाइसी) सेवा सम्बन्धी कार्य संचालन निर्देशिका २०७७ को मस्यौदामा राय  
सुझाव माग गरिएको सम्बन्धमा ।

धितोपत्र बजारसँग सम्बन्धित विभिन्न नियकायमा लगानीकर्ताहरूले विद्यमान कोभिड (COVID) महामारीको अवस्थामा समेत आफै उपस्थित भई छुट्टाछुट्टै रूपमा केवासी विवरण भर्नुपर्ने विद्यमान अवस्थालाई हटाई सरल र सहज केवाइसी भर्न अनलाईन प्रविधिमा आधारित प्रणालीको विकास गरी लगानीकर्ताहरूले घैरबाट आफै वा प्रतिनिधिमार्फत समेत बायोमेट्रिक्स सहितकोको केवाइसी विवरण भर्न सक्ने र त्यस्तो प्रणाली भित्र रहेको केवाइसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने गरी व्यवस्था गर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३० को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी “**केन्द्रीकृत ग्राहक पहिचान विवरण (केवाइसी) सेवा सम्बन्धी कार्यसंचालन निर्देशिका, २०७७**” को मस्यौदा तयार गरी लागू गर्ने सम्बन्धमा सम्बन्धित सबै सरोकारवालापक्षहरूको समेत राय सुझाव लिने निर्णय भएको हुदाँ सम्बन्धित सबै सरोकारवालाहरूलाई यस कार्य संचालन निर्देशिकाका सम्बन्धमा आफ्नो कुनै राय सुझाव भएमा मिति २०७७०५।१५ भित्र बोर्डको इमेल [legal@sebon.gov.np](mailto:legal@sebon.gov.np) मा पेश गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।

## केन्द्रीकृत ग्राहक पहिचान विवरण (सी-केवाइसी) सेवा सम्बन्धी कार्यसंचालन निर्देशिका, २०७७

**प्रस्तवना :** धितोपत्र बजारका सेवाग्राहीको ग्राहक परिचान विवरण (सी-केवाइसी) अनलाईन प्रविधिमा आधारित केन्द्रीकृत प्रणालीको विकास गरी प्रयोगमा ल्याउन धितोपत्रको केन्द्रिय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३० को उपनियम २ बमोजिम नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) ले यो निर्देशिका बनाई लागू गरेको छ ।

### परिच्छेद - १

#### प्रारम्भिक

**१. संक्षिप्त नाम र प्रारम्भ :** (१) यस निर्देशिकाको नाम “केन्द्रीकृत ग्राहक पहिचान विवरण सी-केवाइसी) सेवा सम्बन्धी कार्यसंचालन निर्देशिका, २०७७” रहेको छ । (

(२) यो निर्देशिका सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले तोकेको मिति देखि लागू हुनेछ ।

**२. परिभाषा :** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा :-

- (क) “एडमिन लगइन” भन्नाले सिडिएससिले केवाइसी दर्ता प्रतिनिधिलाई केन्द्रीकृत केवाइसी प्रणाली संचालन गर्नका लागि प्रदान गर्ने मुख्य प्रयोगकर्ताको युजर नेम र पासवर्ड सम्झनु पर्छ ।
- (ख) “केवाइसी” भन्नाले अनुसूची-४ र अनुसूची-५ बमोजिमको केन्द्रीकृत केवाइसी प्रणालीमा पेश गर्न व्यक्तिगत पहिचान सहितको ग्राहक परिचय विवरण सम्झनु पर्छ ।
- (ग) “केवाइसी आइडी” भन्नाले केन्द्रीकृत केवाइसीमा प्रविष्टि भएका ग्राहकको विवरण प्रमाणीकरण भएपश्चातप्रणालीमा उत्पन्न हुने पृथक स्थायी परिचय नम्बर सम्झनु पर्छ ।
- (घ) “केवाइसी अस्थायी परिचय नम्बर वा अस्थायी परिचय नम्बर ” भन्नाले ग्राहकको केन्द्रीकृत केवाइसीमा विवरण प्रविष्टि पश्चात प्रणालीबाट उत्पन्न हुने अस्थायी पहिचान नम्बर सम्झनु पर्छ ।
- (ङ) “केवाइसी दर्ता प्रतिनिधि” भन्नाले सिडिएससिको प्रणालीमा आवद्ध भई ग्राहकको केवाइसी दर्ता गरिदिने बोर्डबाट अनुमतिपत्र प्राप्त संस्था वा कम्पनी सम्झनु पर्छ ।
- (च) “ग्राहक” भन्नाले केवाइसी दर्ता प्रतिनिधि समक्ष पूँजी बजारमा आवद्ध हुने प्रयोजनका लागि आफ्नो व्यक्तिगत विवरण दर्ता गर्ने प्रकृतिक व्यक्ति, संस्था वा कम्पनी सम्झनु पर्छ ।
- (छ) “बोर्ड” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्झनु पर्छ ।
- (ज) “सिडिएससि” भन्नाले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ नियम ७ बमोजिम बोर्डबाट अनुमतिपत्र प्राप्त संस्था सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड सम्झनुपर्छ ।

## निवेदन दिने सम्बन्धी व्यवस्था

**३. केवाइसी दर्ता प्रतिनिधि सम्बन्धी व्यवस्था :** ग्राहकको केन्द्रीकृत केवाइसी दर्ता गर्ने प्रयोजनका लागि देहाय बमोजिमका संस्था वा कम्पनीले सिडिएससि समक्ष निवेदन दिन सक्नेछन्।

- क. निक्षेप सदस्य,
- ख. धितोपत्र दलाल,
- ग. लगानी व्यवस्थापक,
- घ. मर्चेन्ट बैंकर्स,
- ड. बजार निर्माता,
- च. सामूहिक लगानी कोष व्यवस्थापक,

**४. केन्द्रीकृत केवाइसी प्रणाली प्रयोगका लागि निवेदन दिनुपर्ने :** (१) केवाइसी दर्ता प्रतिनिधिले केन्द्रीकृत केवाइसी प्रणालीमा आवद्ध हुनका लागि अनुसूची -१ को ढाँचामा अनुसूची -२ बमोजिमको शुल्क सहितको निवेदन दिनुपर्नेछ।

(२) केवाइसी दर्ता प्रतिनिधिले सिडिएससंग अनुसूची-३ बमोजिम सम्झौता गरी सिडिएससिले एडमिन लगाईन प्रदान गर्नेछ।

(३) उपदफा (२) बमोजिम एडमिन लगाईन प्राप्त गर्ने संस्थाले आफ्ना शाखाहरुको लागि छुट्टाछुट्टै लगाईन मार्फत् कार्य गर्नुपर्छ।

## परिच्छेद - ३

### प्रणाली विकास र प्रयोग सम्बन्धी व्यवस्था

**५. प्रणाली विकास :** सिडिएससिले ग्राहकको पहिचान विवरण केन्द्रीकृत रूपमा राख्नका लागि केन्द्रीकृत केवाइसी प्रणाली सार्वजनिक-निजी साभेदारीमा प्राविधिक साभेदार नियुक्त गरी लागू गर्नेछ।

**६. प्रणाली विकास र प्रणालीको विशेषता :** केन्द्रीकृत केवाइसी प्रणालीमा देहाय बमोजिमका विशेषता रहने छन् :

- (क) प्रणालीमा ग्राहकको बायोमेट्रिक (व्यक्तिगत परिचय) डिजिटल फोटो, नागरिकताको प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्र लगायतका ग्राहकको परिचय खुल्ने प्रमाणपत्र सहितको केवाइसी विवरण केन्द्रीकृत रूपमा प्रविष्टि हुनेछ।
- (ख) केन्द्रीकृत केवाइसी प्रणालीमा ग्राहक आफैं वा घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत् बायोमेट्रिक विवरण प्रविष्टि गर्न सकिनेछ।
- (ग) ग्राहकको व्यक्तिगत परिचयसहितको विवरण प्रमाणित गरे पश्चात प्रणालीबाट पृथक केवाइसी आइडी प्राप्त हुनेछ।
- (घ) ग्राहकको बायोमेट्रिक, नागरिकताको प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्रको आधारमा ग्राहकको दोहोरो प्रविष्टि नहुने गरी प्रणालीले प्रमाणिकरण गर्नेछ।
- (ङ) ग्राहकको हितग्राही खाता खोल्नको लागि केन्द्रीकृत केवाइसी प्रणालीलाई केन्द्रीय निक्षेप प्रणालीमा आवद्ध गरिनेछ।

- (च) ग्राहकले धितोपत्र बजारमा कारोबार गर्न केन्द्रीकृत केवाइसी प्रणालीलाई कारोबार प्रणाली लगायत अन्य निकायसंग आवद्ध गर्न सक्नेछ ।
- (छ) केन्द्रीकृत केवाइसीमा अभिलेख भएका विवरण अन्य निकायले समेत प्रयोग गर्न सक्नेछ ।
- (ज) हितग्राही खाताको विवरणको तथ्यांक शुद्धीकरण गरी एक व्यक्तिको एक भन्दा बढी हितग्राही खाता समेत यकीन हुने गरी पृथक केवाइसी आइडी प्रदान गर्न सक्नेछ ।
- (झ) केवाइसी प्रविष्टि, केवाइसी संसोधन, केवाइसी डाउनलोडको अडिट लग गर्न सक्नेछ ।
- (ञ) हितग्राही खातालाई केवाइसी आइडीसंग आवद्ध गर्न सक्नेछ ।

परिच्छेद - ४

### केन्द्रीकृत केवाइसी दर्ता सम्बन्धी व्यवस्था

**७. केवाइसी विवरण दर्ताको लागि आवेदन दिनुपर्ने :** (१) ग्राहकले धितोपत्र कारोबार वा सो सम्बन्धी सेवा लिनु अघि हितग्राही पहिचान विवरण अनिवार्य भराई केवाइसी विवरण दर्ता गर्नु पर्नेछ ।

(२) ग्राहकले ग्राहक पहिचान विवरण दर्ता गर्नका लागि अनिवार्य रूपमा रूपमा देहायका कागजातहरूको सक्कल प्रति र केवाइसी दर्ताका लागि अनुसूची-६ बमोजिमको शुल्क सहित प्रकृतिक व्यक्ति भए अनुसूची-४ बमोजिम संगठित संस्था वा कम्पनी भए अनुसूची-५ बमोजिमको निवेदन (विवरण) केवाइसी दर्ता प्रतिनिधि वा निजले तोकेको अधिकार प्राप्त अधिकारी वा कर्मचारी समक्ष पेश गर्नु पर्नेछ ।

- (क) प्रकृतिक व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्र,
- (ख) नावालकको हकमा जन्मदर्ता प्रमाणपत्र र संरक्षकको नागरिकताको प्रमाणपत्र,
- (ग) संस्था तथा कम्पनीको हकमा दर्ता प्रमाणपत्र र पान दर्ता प्रमाणपत्र वा हालसम्म कर चुक्ता भएको कर चुक्ता प्रमाणपत्र
- (घ) विशेष ऐन द्वारा स्थापित संस्था भएमा दर्ता प्रमाणपत्र र संचालक समितिको निर्णय ।

(३) उपदफा (२) बमोजिमको केवाइसी विवरण दर्ताको लागि आवेदन दिँदा ग्राहकले विद्युतीय माध्यमबाट समेत दिन सक्नेछ ।

**८. ग्राहकको विवरण रुजु गरी केवाइसी प्रणालीमा दर्ता गराउने :** (१) केवाइसी दर्ता प्रतिनिधिले दफा (७) को उपदफा (१) बमोजिम ग्राहकले पेश गरेका विवरणको रुजु गरी प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ ।

(२) ग्राहकले अनलाईन मार्फत् प्रविष्टि गरेका विवरणको केवाइसी दर्ता प्रतिनिधिले सक्कल कागजातहरूसंग विवरण तयार पार्ने (मेकर) र जाँच गर्ने (चेकर) को दुई तहमा रुजु गर्नुपर्नेछ ।

(३) विवरण प्रविष्टि पश्चात् केवाइसी दर्ता प्रतिनिधिले प्रणालीबाट प्राप्त अस्थायी परिचय नम्बर सम्बन्धित ग्राहकलाई प्रदान गर्नेछ ।

(४) केवाइसी दर्ता प्रतिनिधिले ग्राहक स्वयं उपस्थित भएको प्रमाण अनुसूची-७ बमोजिमको फाराम भरी रुजु गरी प्रणालीमा प्रविष्टि गर्नु पर्नेछ ।

(५) केवाइसी दर्ता प्रतिनिधिको अधिकार प्राप्त अधिकारी वा कर्मचारीले रुजु गरी प्रणालीमा प्रविष्टि भएका केवाइसी विवरण रुजु गर्ने कर्मचारीभन्दा कमितमा एक तह माथिको कर्मचारीले प्रमाणित गर्नु पर्नेछ ।

**९. केवाइसी आईडी प्रदान गर्ने :** (१) केवाइसी दर्ता प्रतिनिधिले दफा द को उपदफा (५) बमोजिम केवाइसी विवरण प्रमाणित भएपश्चात् ग्राहकलाई स्थायी केवाइसी आईडी उपलब्ध गराउनु पर्नेछ ।

(२) ग्राहकलाई प्रदान गरेको उपदफा (१) बमोजिमको केवाइसी आईडी ग्राहकको स्वीकृति प्राप्त गरी धितोपत्र बजारका अन्य संस्था वा कम्पनीले समेत प्रयोग गर्न सक्नेछन् ।

### परिच्छेद -५

#### केन्द्रीकृत केवाइसी विवरण प्रयोग सम्बन्धी व्यवस्था

**१०. दर्ता भइसकेका केवाइसी विवरण प्रयोग गर्न निवेदन दिनुपर्ने :** (१) केन्द्रीकृत केवाइसी प्रणालीमा अभिलेख भएका केवाइसी विवरण धितोपत्र बजारसंग सम्बन्धित अन्य संस्था वा कम्पनीहरूले हितग्राही खाता खोल्ने, धितोपत्र बजारमा कारोबार गर्न र बोर्ड वा अन्य नियामक निकायले अनुमति वा इजाजत पत्र प्रदान गरेका कार्यका लागि उपयोग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम ग्राहकको केवाइसी विवरण अन्य केवाइसी दर्ता प्रतिनिधिले डाउनलोड गर्नुपरेमा अनुसूची-८ बमोजिम शुल्क सिडिएससिलाई बुझाउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम केवाइसी विवरण डाउनलोड गर्दा सम्बन्धित निकायले अनिवार्य रूपमा अनुसूची-७ बमोजिमको ग्राहकको स्वयम उपस्थित फाराम भरी प्रणालीमा अपलोड गर्नु पर्नेछ ।

(४) ग्राहकको स्वयं उपस्थित फाराममा केवाइसी दर्ता प्रतिनिधिले आधिकारिक व्यक्तिको नाम, दर्जा, हस्ताक्षर र संस्थाको छाप लगाउनु पर्नेछ ।

**११. केवाइसी विवरण डाउलोड गरी प्रयोग गर्ने :** (१) निक्षेप सदस्यले ग्राहकको स्वीकृतिमा हितग्राही खाता खोल्न दर्ता भइसकेका ग्राहकको केवाइसी विवरण डाउनलोड गरी प्रयोग गर्न सक्नेछ ।

(२) सदस्य दलालले दोस्रो बजारमा कारोबार गराउन दर्ता भइसकेका ग्राहकको केवाइसी विवरण ग्राहकको स्वीकृतिमा डाउनलोड गरी प्रयोग गर्न सक्नेछ ।

(३) कुनै एक केवाइसी दर्ता प्रतिनिधिकोमा दर्ता भएका ग्राहकको केवाइसी अन्य संस्था वा कम्पनीले ग्राहकको स्वीकृति लिइ प्रयोग गर्न सक्नेछ ।

**१२. केवाइसी विवरण अभिलेख गर्ने :** सम्बन्धित संस्था वा कम्पनिले डाउनलोड गरिसकेका केवाइसी विवरण एक प्रति अभिलेख राख्नु पर्नेछ ।

### परिच्छेद -६

#### विविध

१३. गोपनियता सम्बन्धी : केवाइसी दर्ता प्रतिनिधिले ग्राहकसंग सम्बन्धित विवरण, तथ्याकं वा जानकारीका सम्बन्धमा नेपाल सरकार, अदालत, बोर्ड वा कानून अनुसार अखिलयार प्राप्त अधिकारीबाट माग भएको अवस्थामा बाहेक गोप्य राख्नु पर्नेछ ।
१४. विवरण दिने सम्बन्धी : नेपाल सरकार, अदालत, बोर्ड वा कानून अनुसार अखिलयार प्राप्त अधिकारीबाट माग भएमा सिडिएससि वा केवाइसी दर्ता प्रतिनिधिले प्रणालीमा प्रविष्ट भएका ग्राहकको विवरण, तथ्याङ्क वा जानकारी दिनु पर्नेछ ।
१५. तथ्याङ्को सुरक्षा : (१) सिडिएससिले आफ्नो प्रणाली अन्तर्गतका तथ्याकं सुरक्षा गर्न प्रशारण र भण्डारणको लागि आवश्यक व्यवस्था गर्नेछ ।  
(२) सिडिएससिको प्रणालीमा भण्डारण भएका तथ्याकंको प्रतिलिपि (व्याकअप) सुरक्षापूर्वक राख्नेछ ।  
(३) केवाइसी दर्ता प्रतिनिधि र केवाइसी विवरण प्रयोग गर्ने अन्य संस्था वा कम्पनीले समेत उपदफा २ अनुसारको व्यवस्था गर्नुपर्नेछ ।  
(४) सिडिएससिले तथ्याङ्क तथा विवरणको अनाधिकृत प्रयोग नहुने गरी पर्याप्त सुरक्षा उपाय अपनाउनु पर्नेछ ।
१६. बाधा अड्काउ फुकाउने : यो निर्देशिकाको कार्यान्वयनका कुनै बाधा अड्काउ परेमा सिडिएससिको सिफारिशमा बोर्डले बाधा अड्काउ फुकाउन सक्नेछ ।

## अनुसूची -१

(दफा ४ को उपदफा (१) संग सम्बन्धित)

केवाइसी प्रणाली प्रयोगका लागि निवेदन

मिति : .....

श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड  
पुतलीसडक ।

विषय : केवाइसी प्रणाली उपलब्ध गराईदिने बारे

महोदय,

उपरोक्त सम्बन्धमा यस (.....संस्था वा कम्पनीको नाम.....) ले (.... निक्षेप सदस्य, सदस्य दलाल ....) को रूपमा धितोपत्र बोर्डवाट अनुमतिपत्र वा दर्ता प्रमाणपत्र प्राप्त गरी कार्य संचालन गर्दै आएकोमा ग्राहकको केवाइसि विवरण भर्नका लागि आवश्यक प्रमाणपत्र तथा कगजातहरु संलग्न गरी तहाँ लि. ले विकास गरेको केन्द्रीकृत केवाइसि दर्ता प्रणाली उपलब्ध गराईदिनु हुन निवेदन गर्दछु ।

**धितोपत्र बोर्डको अनुमतिपत्र प्राप्त संस्था वा कम्पनी**

संस्था वा कम्पनीको नाम	
कम्पनी प्रमुखको नाम, फोन नम्बर	
आधिकारिक ईमेल ठेगाना	
केवाइसि कार्यको लागि आधिकारिक व्यक्ति	

संलग्न: नेपाल धितोप बोर्डमा दर्ता भएको दर्ता प्रमाणपत्र ।

निवेदक,

नाम :

पद :

अनुसूची - २

(दफा ४ को उपदफा (१) सँग सम्बन्धित)

केवाइसी दर्ता प्रतिनिधिले सिडिएससिलाई बुझाउने शुल्क

(१) दर्ता शुल्क : रु.५०,०००/-

(२) वार्षिक शुल्क : रु.२०,०००/-

### अनुसूची - ३

(दफा ४ को उपदफा (२) संग सम्बन्धित)

### सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र केवाइसी दर्ता प्रतिनिधि बीच केवाइसी दर्ता गर्न विकास गरिएको “केन्द्रीकृत केवाइसी प्रणाली” प्रयोग सम्बन्धी सम्झौता पत्र

लिखितम् प.लि.नं.: १२७४-६७/६८ दर्ता कायम भई पुतलीसडक, काठमाडौंमा कार्यालय रहेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) (यस पछि यस सम्झौता पत्रमा प्रथम पक्ष भनिएको) को तर्फबाट अखिलयार प्राप्त ..... र ..... काठमाडौं कार्यालय रहेको श्री ..... को ..... केवाइसी दर्ता प्रतिनिधि ..... (यस पछि यस सम्झौता पत्रमा दोस्रो पक्ष भनिएको) को तर्फबाट अखिलयार प्राप्त ..... बीच आफ्ना ग्राहकको केवाइसी विवरण दर्ता गर्नका लागि विद्युतीय रूपमा केवाइसी विवरण अद्यावधिक गर्न विकास गरिएको केन्द्रीकृत केवाइसी प्रणाली प्रयोग गर्ने सम्बन्धमा मिति ..... गते काठमाडौं स्थित सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) को कार्यालयमा बसी यो सम्झौतामा हस्ताक्षर गरी एक/एक प्रति लियौं/दियौं ।

**सफ्टवेयर प्रयोग सम्बन्धमा ।**

#### प्रथम पक्षको दायित्व :

१. प्रथम पक्षले आफ्ना ग्राहकको केवाइसी विद्युतीय माध्यमबाट अद्यावधिक गर्नका साथै खाता खोलका लागि विकास गरिएको केन्द्रीकृत केवाइसी प्रणालीको एडमिन लगइन दोस्रो पक्षलाई प्रदान गर्नेछ ।
२. प्रथम पक्षले प्रणाली संचालन सम्बन्धी युजर म्यानुअल दोस्रो पक्षलाई प्रदान गर्नेछ ।
३. प्रथम पक्षले दोस्रो पक्षलाई आवश्यकता अनुसार प्राविधिक सहयोग प्रदान गर्नेछ ।
४. प्रथम पक्षले प्रणालि मार्फत् प्रदान गरिने सेवा चौबीसै घण्टा उपलब्ध गराउन प्रतिबद्ध रहने छ ।
५. प्रथम पक्षले सफ्टवेयरमा हुने विभिन्न प्राविधिक क्रियाकलापहरु जस्तै मर्मत-सम्भार, भर्सन अपडेट लगायतका गतिविधि गर्दा सो को जानकारी सफ्टवेयरको स्क्रिन वा ईमेल मार्फत् गराउने छ ।
६. प्रथम पक्षको काबु बाहिरको परिस्थिति (जस्तै: भूकम्प, आगलागी, बाढी, आँधी जस्ता दैवी प्रकोपहरु) भई सेवामा अवरोध भएमा प्रथम पक्ष जिम्मेवार हुने छैन ।

#### दोस्रो पक्षको दायित्व :

१. दोस्रो पक्षले प्रथम पक्षले प्रदान गरेको सफ्टवेयर मार्फत् आफ्नो डिपिमा खाता खोल निवेदन दिने ग्राहकहरुको सम्पूर्ण केवाइसी विवरण सफ्टवेयरमा प्रविष्टि गर्नेछ ।
२. दोस्रो पक्षले प्रदान गरेको सफ्टवेयरमा ग्राहकको औठा छाप र फोटो प्रविष्टि गर्न आवश्यक हार्डवेयर जडान गर्नेछ । साथै नेटवर्क कनेक्टिभिटि चुस्त दुरुस्त राख्नेछ ।
३. ग्राहकको घरबाटे प्रतिनिधि मार्फत् केवाइसी विवरण भराउनका लागि आवश्यक व्यवस्था मिलाउने ।
४. प्रथम पक्षले प्रदान गरेको सफ्टवेयर को सही तरिकाले संचालन तथा व्यवस्थापन गर्न, आफ्ना ग्राहकहरुलाई आवश्यक प्राविधिक सहयोग गर्न, सफ्टवेयर मा रहेका तथ्याङ्कहरुको गोपनियताको रक्षा गर्न दोस्रो पक्ष प्रतिबद्ध रहने छ ।
५. दोस्रो पक्षले सफ्टवेयर सम्बन्धी कार्य गर्न जिम्मेवार व्यक्ति नियुक्त गरी प्रथम पक्षलाई जानकारी गराउनु का साथै ग्राहकको बायोमेट्रिक लगायतको गोप्य विवरणहरु सुरक्षितका साथ राख्ने छ र यसको अपचलन हुन दिने छैन ।

६. दोस्रो पक्षले ग्राहकको केवाइसि विवरण प्रविष्टी रुजु तथा प्रमाणित गर्दा मेकर, चेकर र भेरिफाई युजर प्रयोग गरी जिम्मेवारी पूर्ण तरिकाले सही विवरण प्रविष्टी गर्नु पर्नेछ ।

#### अनुशासन र कारबाही :

पक्षहरुका बीचमा उत्पन्न हुन सक्ने विवाद तथा भिन्नताका सम्बन्धमा विनियमावलीमा तोकिए अनुसारको मध्यस्थता समिति सम्बन्धी व्यवस्था लागू हुनेछ ।

#### नियमनकारी भाषा :

यस सम्झौतापत्रको विषयवस्तुका सम्बन्धमा पक्षहरुका बीचमा कार्यान्वयन हुने सबै लिखत, कागजात तथा लेखाइ र आदान प्रदान गरिने पत्राचार नेपाली भाषामा हुनेछ जुन पक्षहरुबीचको नियमनकारी भाषा हुनेछ ।

#### सम्झौताको कार्यान्वयन :

यो सम्झौताको कार्यान्वयन सक्कल प्रतिबाट गरिनेछ जुन यसका पक्षहरुसँग रहनेछन् ।

उपरोक्त बमोजिमका सम्पूर्ण शर्त बन्देजहरु आफुलाई बन्धनकारी हुने कुरा मञ्जुर गरी सम्झौताका दुवै पक्षबाट आजैका मितिमा यस सम्झौता पत्रमा हस्ताक्षर भएको ठीक साँचो हो । यो सम्झौता पत्र सम्झौता भएको मिति बाट सुचारु हुनेछ र सबै पक्षको सहमति पत्र मार्फत् मात्र सम्झौता खारेज हुनेछ ।

**प्रथम पक्षको तर्फबाट अखिलयार प्राप्त**

**दोश्रो पक्षको तर्फबाट अखिलयार प्राप्त**

.....  
प्रमुख कार्यकारी अधिकृत  
सिडिएस एण्ड किलयरिङ्ग लिमिटेड  
कम्पनीको छाप

१. .....

.....  
प्रमुख कार्यकारी अधिकृत  
कम्पनीको छाप

१.

**अनुसूची - ४**  
**(दफा ७ को उपदफा (२) सँग सम्बन्धित)**

**प्राकृतिक व्यक्तिको पहिचान विवरण**

**Details of Natural person**

फोटो (हालसालै  
खिचेको)

**कार्यालय प्रयोजनका लागि मात्र**  
**For Official Use Only**

	ग्राहक नं : Client's Account No:	मिति : Date :
	संकेत नम्बर : Reference No:	

तल उल्लेखित सम्पूर्ण विवरण राम्रोसंग भर्नु पर्नेछ। आफूसँग सरोकार नभएको विवरण उल्लेख गर्ने कोठामा तेस्रो धर्का तानिदिनु होला।

Please complete all details and strike out the non-applicable fields/boxes.

..... (घितोपत्र दलाल व्यवसायीको नाम/ Name of Stock Broker)

..... (शाखा/ Branch)

**ग्राहकको विवरण (Details of Client)**

नाम Name (In Block Letter)																
जन्ममिति Date of Birth	बि.सं. : B.S.	ई. सं. : A.D.														
लिंग Gender	पुरुष <input type="checkbox"/>	महिला <input type="checkbox"/>	अन्य <input type="checkbox"/>													

Gender	Male	Female	Others														
राष्ट्रियता Nationality	नेपाली Nepalese	<input type="checkbox"/>	अन्य (खुलाउने) Others (If any)	<input type="checkbox"/>													
नागरिकता नम्बर Citizenship No:						जारी जिल्ला Issue District						जारी मिति Issue Date					
हितग्राही खाता नं Beneficiary ID No.																	
स्थायी लेखा नं Permanent Account No. (PAN)																	
गैरआवासिय नेपालीको हकमा परिचयपत्र नं र ठेगाना  Identification No. and address (In case of NRN)																	

**हालको ठेगाना (Current Address)**

देश Country		प्रदेश Province :	
जिल्ला: District :			
गा.पा/न.पा./उ.म.न.पा/म. न.पा.:  Rural Municipality/ Municipality/ Sub Metropolitan city / Metropolitan city		वडा नं.: Ward No.:	

टोल:			टेलिफोन नं.:	
Tole :			Telephone No.:	
ईमेल:			मोबाइल नं.:	
E-mail ID :			Mobile No.:	
स्थायी ठेगाना :				
Permanent Address :				
प्रदेश				
Province :				
टोल:		जिल्ला:		गा.पा/न.पा./उ.म.न.पा/ म.न.पा.:  Rural Municipality/Municipality /Sub Metropolitan city /Metropolitan city
Tole :		District :		
टेलिफोन नं.:		वडा नं.:		ब्लक नं.:
Telephone No. :		Ward No.:		Block No. :

**परिवारका सदस्यहरुको विवरण (ठाउँ नपुग भएमा थप गर्न सकिने)**

**Details of Family Members**

वाजेको नाम																					
Grand Father's Name : (In Block letter)																					
बुवाको नाम																					
Father's Name (In Block Letter)																					
आमाको नाम																					
Mother's Name (In Block letter)																					
पति / पत्नीको नाम																					
Spouse's Name (In Block letter)																					
छोराको नाम																					

Son's Name(In Block letter)	
छोरीको नाम (अविवाहित)	
Daughter's Name(In Block letter)	
बुहारीको नाम	
Daughter in-Law's Name(In Block letter)	
ससुराको नाम (विवाहित महिलाको हकमा)	
Father in Law's Name (In Case of Married Women)	
सासुको नाम(विवाहित महिलाको हकमा)	
Mother in Law's Name (In Case of Married Women)	

**बैंक खाताको विवरण****Bank Account Details**

बैंक खाताको किसिम  Types of Bank Account	वचत खाता <input type="checkbox"/> चल्ती खाता <input type="checkbox"/>  Saving Account      Current Account
बैंक खाता नम्बर / Bank Account Number	
बैंक खाताभएको बैंकको नाम र ठेगाना  Name & Address of Bank	

## पेशागत विवरण

## Details of Occupation

पेशा Occupation	सेवा Service	सरकारी Govt.	सार्वजनिक/निजी क्षेत्र Public/Private Sector	<input type="checkbox"/>	एन.जी.ओ./आई.एन.जी.ओ. NGO/INGO	<input type="checkbox"/>	
	विशेषज्ञ Expert	व्यापारी Businessperson	कृषि Agriculture	<input type="checkbox"/>	सेवा निवृत् Retired	गृहिणी House Wife	<input type="checkbox"/>
					विद्यार्थी Student	अन्य Others	<input type="checkbox"/>
व्यापारको प्रकार Types of Business	उत्पादन Manufacturing	सेवामुखी Service Oriented			अन्य Others		
संस्थाको नाम Organization's Name				ठेगाना Address			
पद Designation				कर्मचारीको हकमा कर्मचारी परिचयपत्र न. (ID No of Employee)			
आर्थिक विवरण Financial Details	आयको सीमा (वार्षिक विवरण)/ Income Limit (Annual Details)						
	रु. ५,००,००० सम्म <sup><input type="checkbox"/></sup>	रु. ५,००,००१ देखि रु. १०,००,००० सम्म <sup><input type="checkbox"/></sup>					
	Up to Rs. 5,00,000 <sup><input type="checkbox"/></sup>	From Rs. 5,00,001 to Rs. 10,00,000					
	रु. १०,००,००० <sup><input type="checkbox"/></sup>	भन्दा माथि					
Above Rs. 10,00,000							
धितोपत्र खरिद बिक्री गर्ने मुख्य उद्देश्यले स्थापित इन्भेष्टमेन्ट कम्पनीमा संगलन छु छैन।							
Involvement in Investment companies which were established for securities trading				Yes <input type="checkbox"/> No <input type="checkbox"/>			
(भएमा देहाय बमोजिस्मको विवरण उल्लेख गर्नु पर्ने। (If yes mention below))							
कम्पनीको नाम : Name of the Company							
पद: Designation	सञ्चालक <sup><input type="checkbox"/></sup>	पदाधिकारी <sup><input type="checkbox"/></sup>	शेयरधनी <sup><input type="checkbox"/></sup>	कर्मचारी <sup><input type="checkbox"/></sup>	अन्य <sup><input type="checkbox"/></sup>		
	Director	Executive	Shareholder	Employee	Others		

## संरक्षकको विवरण (नाबालकको हकमा मात्र)

संरक्षकको फोटो  
(हालसालै खिचेको)

## Guardian's Details (In case of Minor only)

नाम/थर :			
Name/Surname: (In Block letter)			
निवेदकसँगको सम्बन्ध : Relationship with applicant:			
पत्राचार ठेगाना : Correspondence Address :			
देश : Country :		प्रदेश: Province	
जिल्ला : District :		गा.पा/न.पा./उ.म.न.पा/म.न.पा.: Rural Municipality/Municipality/Sub Metropolitan city /Metropolitan city	
वडा नं.: Ward No.:		टेलिफोन नं.: Telephone No. :	
फ्याक्स नं. : Fax No. :		मोबाइल नं.: Mobile No. :	
स्थायी लेखा नं. : PAN No. :		ईमेल : E-mail ID :	

.....

संरक्षकको हस्ताक्षर

Guardian's Signature

		N
हाल बसोबास रहेको स्थानको नक्शा Location Map		From main Road Street.....the distance of the Residence is .....Meters (approximately).

धितोपत्र कारोबारको सम्बन्धमा तपशिल बमोजिमको स्वघोषणा गर्दछु ।

१. म/हामीले धितोपत्र खरिदकालागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानून विपरित आर्जन गरेको हुने छैन ।
२. धितोपत्रमा गरिएको लगानीमा निहित जोखिमको सम्बन्धमा जानकार छु ।
३. म/हामीले खरिद गरेका धितोपत्रहरु बापतको भुक्तानी लिने दिने कार्य तोकिएको समय भित्र गर्ने छु ।
४. म/हामील धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित नियम कानूनहरुको पालना गर्नेछु ।
५. म/हामी कर्जा सूचना केन्द्रको कालो सुचीमा रहेको छु /छैन ।

#### संलग्न गर्ने पर्ने कागजात

१. नेपाली नागरिकहरुको हकमा नागरिकताका प्रमाणपत्रको प्रतिलिपि ।
२. अन्य देशको नागरिकको हकमा पासपोर्टको प्रतिलिपि ।
३. नाबालकको हकमा संरक्षक तथा नाबालक दुवैको फोटो ।

४. कानूनी संरक्षक भए सो सम्बन्धी कागजात ।
५. आमा वा बाबु संरक्षक भएमा छोरा वा छोरीको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।
६. निवेदकको हस्ताक्षर तथा औंठा छापमा संरक्षकको हस्ताक्षर तथा औंठा छाप ।
७. कुनै सस्थाको कर्मचारी रहेको हकमा कर्मचारी परिचयपत्रको प्रतिलिपि ।

मर्थ उल्लेखित विवरण सत्य तथ्य रहेको र सो विवरणमा कुनै फरक परे कानून बमोजिम सहुँला, बुझाउँला । I/We hereby acknowledge that the above disclosed details are true. I/We further hereby consent to bear any legal actions in case any false disclosure of information related to me/us .

औंठाछाप	
Thumb Print	
दाँया (Right)	बाँया (Left)

.....

ग्राहकको हस्ताक्षर

Client's Signature

### कार्यालय प्रयोजनको लागि

#### रुजु गर्नेः

नाम थर:

पद:

हस्ताक्षर:

मिति:



#### प्रमाणित गर्नेः

नाम थर:

पद:

हस्ताक्षर:

मिति:

कार्यालयको नाम तथा छाप

**अनुसूची - ५**  
**(दफा ७ को उपदफा (२) सँग सम्बन्धित)**

**कम्पनी वा संगठित संस्थाको पहिचान विवरण**  
**Details Of Company Or Institution**

<b>कार्यालय प्रयोजनका लागि</b> <b>For Official Use Only</b>		
	ग्राहक नम्बर : Client's Account No:  संकेत नम्बर : Reference No:	मिति : Date :  

तल उल्लेखित सम्पूर्ण विवरण राम्रोसँग भर्नु पर्नेछ। आफूसंग सरोकार नभएको विवरण उल्लेख गर्ने कोठामा तेर्सो धर्का तानिदिनु होला।

Please complete all details and strike out the non-applicable fields/boxes.

..... (धितोपत्र दलाल व्यवसायीको नाम (Name of stock Broker)

..... (शाखा/Branch)

कम्पनीको नाम												
Name of Company												
प्रमुख कार्यकारी अधिकृतको नाम												
Chief Executive Officer's Name												
कम्पनी सचिवको नाम												
Company Secretary's Name												

कम्पनी स्थापना मिति	वि.सं. : B.S. :	ई. सं. : A.D. :
Types of Company	प्राइभेट लि. <input type="checkbox"/> पब्लिक लि. <input type="checkbox"/> सरकारी स्वामित्व भएको <input type="checkbox"/> अन्य <input type="checkbox"/> Pvt. Ltd.              Public Ltd.              Govt. Owned Others	
कम्पनी दर्ता भएको देश	नेपाल <input type="checkbox"/> अन्य <input type="checkbox"/> (नेपाल बाहेक अन्य देश भएमा उल्लेख गर्ने): Nepal                      Others (Please mention if other than Nepal)	

**कम्पनीको थप विवरण**

दर्ता गर्ने कार्यालय	
Registration Office	

दर्ता नं.:		दर्ता मिति:	
Registration No.:		Registration Date :	
मूल्य अभिवृद्धि कर नं /स्थायी लेखा नं.:		दर्ता मिति.:	
PAN No. / VAT Registration No. :		Registration Date. :	
सहायक कम्पनी भएमा मुख्य कम्पनीको नाम र ठेगाना Name and Address of Main Company in case of Subsidiary Company			
कम्पनीको व्यवसायको किसिम Types of business of the company		कार्य क्षेत्र Area of Work	
सूचिकरण भए नभएको Listed / Not		सूचिकरण मिति: Listing Date	

**बैंक खाताको विवरण**

बैंक खाताको किसिम Types of Bank Account	<input checked="" type="checkbox"/> बचत खाता <input type="checkbox"/> चल्ती खाता Saving Account Current Account
बैंक खाता नम्बर/Bank Account Number	
बैंक खाता भएको बैंकको नाम र ठेगाना Name and Address of Bank	

**कम्पनीको हालको ठेगाना: (Current Address of Company)**

देश Country		प्रदेश Province :	
जिल्ला: District :			
गा.पा/न.पा./उ.म.न.पा/ म.न.पा.: Rural Municipality /Municipality/Sub Metropolitan city /Metropolitan		वडा नं.: Ward No.:	
टोल: Tole :		टेलिफोन नं.: Telephone No.:	
ईमेल: E-mail ID :		वेबसाइट: Website:	
कम्पनी दर्ता हुँदाको ठेगाना : Permanent Address of Company :		देश Country	
प्रदेश: Province :		जिल्ला: District :	
गा.पा/न.पा./उ.म.न.पा/म. न.पा.: Village/Municipality/Sub Metropolitan city /Metropolitan city		टोल: Tole :	
टेलिफोन नं.: Telephone No. :		वडा नं.: Ward No.:	
			ब्लक नं.: Block No. :

ईमेल: E-mail ID :		वेबसाईट: Website:	
----------------------	--	----------------------	--

## संचालक, कार्यकारी प्रमुखहरुको विवरण/Details of Directors, CEO

क्र.सं. S.N.	नामथर Name/ Surname	पद Designation	पति/पत्नी को नाम Spouse's name	बाबुको नाम Father's Name	बाजेको नाम Grand Father's Name	स्थायी ठेगाना Permanent Address	हालको ठेगाना Current Address	टेलिफोन नं. Telephone No.	मोबाइल नं. Mobile No.	ईमेल ठेगाना E-mail ID	पान नं. PAN no.

		पहिलो सम्पर्क व्यक्ति First Contact Person	दोस्रो सम्पर्क व्यक्ति Second Contact Person
नाम / Name			
बाबुको नाम / Father's Name			
बाजेको नाम / Grand Father's Name			
पद / Designation			
हस्ताक्षर / Signature			
पासपोर्ट साइजको फोटो Passport Size Photo	फोटो (हालसालै खिचेको) Photo	फोटो (हालसालै खिचेको) Photo	

<p>कार्यालय रहेको स्थानको नक्शा Location Map</p>	<p>Site Map of the Company N</p>	
<p>From main Road Street.....the distance of the Office is .....Meters (approximately).</p>		

धितोपत्र कारोबारको सम्बन्धमा तपशिल बमोजिमको स्वघोषणा गर्दछ ।

१. कम्पनी/संगठित संस्थाले धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ती शुद्धिकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन गरेको हुने छैन ।
२. कम्पनी/संगठित संस्था धितोपत्रमा गरिएको लगानीमा निहित जोखिमको सम्बन्धमा जानकारी छ ।

३. कम्पनी/संगठित संस्थाले खरिद गरेका धितोपत्रहरु बापतको भुक्तानी लिने दिने कार्य तोकिएको समय  
भित्र गर्ने छ ।
४. धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित नियम कानूनहरुको पालना गरिने छ ।
५. कम्पनी/संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सुचीमा रहेको छैन ।

मथि उल्लेखित विवरण सत्य तथ्य रहेको र सो विवरणमा कुनै फरक परे कानून बमोजिम सहुँला, बुझाउँला । I/We hereby acknowledge that the above disclosed details are true. I/We further hereby consent to bear any legal actions in case any false disclosure of information related to me/us.

#### संलग्न गर्नु पर्ने कागजात

१. कम्पनीवा संगठित संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
२. संगठित संस्थाको स्थाई लेखा नं. प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि ।
३. धितोपत्र कारोबार गर्न ग्राहक पहिचान विवरण भर्ने सम्बन्धमा संचालक समितिको निर्णय ।
४. कुनै नियमनकारी निकायबाट अनुमतिपत्र प्राप्त गरेको भएमा सोको प्रतिलिपि ।
५. कर चुक्ता/दाखिला प्रमाणपत्र ।
६. अखिलयार प्राप्त व्यक्तिको फोटो तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

आधिकारीक व्यक्तिको नाम :

Name of Authorized Person:

पद:

(Designation)

हस्ताक्षर :

Signature:

कम्पनीको छाप :

Company's Stamp:

#### कार्यालय प्रयोजनको लागी

<u>रजू गर्ने:</u> नाम थर:  पद: हस्ताक्षर: मिति:	<u>प्रमाणित गर्ने :</u> नाम थर:  पद: हस्ताक्षर: मिति:
कार्यालयको नाम तथा छाप	

**अनुसूची - ६**  
**(दफा ७ को उपदफा (२) सँग सम्बन्धित)**  
**केवाइसी दर्ता शुल्क**

(१) ग्राहकबाट लिने दर्ता शुल्क :

शुल्क शिर्षक	रकम	सिडिएससिले लिने	केवाइसी दर्ता प्रतिनिधिले लिने
केवाइसी दर्ता शुल्क	रु. २००।-	७५ प्रतिशत	२५ प्रतिशत

## अनुसूची - ७

(दफा ८ को उपदफा (४) र दफा १० को उपदफा (३) सँग सम्बन्धित)

केवाइसि विवरणका लागि स्वयं उपस्थित प्रमाणीकरण फाराम (In Person Verification Form for KYC)

मिति : .....

श्री

केवाइसि दर्ता प्रतिनिधि

म ..... आफ्नो केवाइसि विवरण भर्नका लागि सक्कल कागजात सहित उपस्थित भई प्रतिनिधिको अगाडी हस्ताक्षर गरेको व्यहोरा अनुरोध गर्दछु ।

आवेदकको घोषणा (Applicant's Declaration)

पुरा नाम (Name)		
बुबाको नाम (Father Name)		
बाजे/पति/पत्नीको नाम (G. Father/Spouse Name)		
ठेगाना (Address)		
हस्ताक्षर (Signature)		
मिति : (Date)	नागरिकता नं. (Citizenship No.)	

माथि उल्लेखित विवरण सत्य तथ्य रहेको र मैले व्यक्तिगत रूपमा व्यक्ति प्रमाणीकरणको लागि केवाइसि दर्ता प्रतिनिधिको कार्यालयमा स्वयं उपस्थित भई प्रमाणिकरण गरेको छु । यदि माथिको विवरणहरुमा कुनै फरक परे कानून बमोजिम सहैला, बुझाउँला ।

I hereby declare that the details furnished above are true and correct to the best of my knowledge and I have personally approached the KYC Registration Intermediary for my identity verification. If the detail found to be false or untrue, I am aware that I may be held liable for it.

केवाइसि दर्ता प्रतिनिधि प्रमाणीकरण गर्ने खण्ड (Section for KYC Registration intermediary)

हस्ताक्षर (Signature)	प्रमाणित (Verified)	<input type="checkbox"/>
Proof of Identity	(Citizenship)	<input type="checkbox"/>
Proof of Address		<input type="checkbox"/>

माथि उल्लेखित व्यक्तिले हाम्रो केवाइसि दर्ता प्रतिनिधिको कार्यालयमा स्वयं उपस्थित भई हस्ताक्षर गर्नु भएको व्यहोरा साँचो हो र साँचो रहेको व्यहोरा अनुरोध गर्दछु ।

We would like to inform that the above mentioned individual approached our KYC Registration Intermediary personally and signed this form in front of us. All the process said and done are true to the best of our knowledge.

.....  
केवाइसि दर्ता प्रतिनिधिको नाम, दर्जा, हस्ताक्षर तथा छाप**(Name, designation Signature and Stamp of KYC Registration Intermediary)**

**अनुसूची - द**

(दफा १० को उपदफा (२) सँग सम्बन्धित)

**दर्ता भइसकेको केवाइसी विवरण प्रयोग गर्ने लाग्ने शुल्क**

केवाइसी डाउनलोड शुल्क :

शुल्क शिर्षक	रकम	सिडिएससिले लिने	केवाइसी दर्ता प्रतिनिधिले लिने
केवाइसी डाउनलोड शुल्क	रु. १००।-	७० प्रतिशत	३० प्रतिशत